

आदर्णीय अभिभावक,

१५ फेब्रुअरी, २०१८

स्कूल संचालक भएको ले, १९९९ को कोलोमबैन देखी मैले धेरै स्कूलका दुःखद घटना हरु भोगेको छु। यो हफ्ता फ्लोरिडा पार्कल्यण्ड को अर्को गोली कान्डले मलाई आश्चर्य चकित बनाएको छ। बिना कारण गरिएको सो घटना ले कतै हाम्रो समाज मा यस्ता घटना हरु प्रती सहानुभूती हुन छोडेको हो कि भन्ने डरलाग्दो सन्केत गर्छे । बुआ आमा र बाल बालिका हरु मा स्कूल डिस्ट्रिक्ट को तरिका र उपलब्ध साधनहरु प्रती विभिन्न भावनाहरु र प्रश्नहरु हुन सक्ने भएका ले मैले आफ्ना बिचार हरु राख्दै छु।

प्रथममा स्कूल लगेको दिनमा हाम्रो सबै भवनहरु लक अर्थात बन्द गरिएको हुन्छ भन्ने महत्वपूर्ण कुरा तपाईंले थाहा पाउनु पर्छ र सबै भेट्ने मान्छेहरु लाई अफीस कर्मचारीले मात्र भित्र लिएर आउनु पाउछन। त्यस माथि पनि पेन म्यानरले बालबालिका हरु लाई अध्ययन को लागि सुरक्षित बनाउनको लागि निरन्तर तरिकाहरु समीक्षा गरिराख्छ। हाम्रा सबै स्कूल भवनहरु मा सुरक्षा योजना हुन्छन र सुरक्षा तरिकाहरु लाई विद्यार्थी र कर्मचारीहरु ले अभ्यास र समीक्षा गरी राख्छन । यो कुरा प्रस्टै छ कि सुरक्षा को लागि कुनै ग्यारेन्टी हुँदैन तर हामीले सुरक्षा उपायहरु लाई सुधार गर्ने, आपतकालिन प्रतिक्रिया अभ्यास गर्ने, फ्लोरिडा पार्कल्यण्ड जस्तै घटना बाट पाठ सिखेर सुधार गरी नै राख्ने गरेकाछौं ।

पेन म्यानरले हालका बर्षहरुमा विद्यार्थी र कर्मचारीहरुलाई सुरक्षित बातावरण बनाउनको लागि धेरै फेडेरल ,स्टेट र स्थानिय कार्यक्रममा सहभागी भएको छ। हालैमा सुरक्षामा दख्खल राख्ने स्टेट र राष्ट्रिय संगठनहरु को सुझाव अनुसार आपतकालिन अवस्थामा स्कूल बाट बाहिर निस्कने तरिकाहरु डिस्ट्रिक्टले अफनाएको छ । लोकल इन्टरमिडियट युनिट १३ का सुरक्षा अफिसर जोन बेकरसँग डिस्ट्रिक्टले सुझाव र परामर्श लिने गरेकोछ । त्यस माथि पनि क्राइसिस म्यानेजमेन्ट ईन्स्टिच्युटका डैरेक्टर, राष्ट्रिय आपत विज्ञ चेरी लोब्रेसँग हाम्रा धेरै स्कूल कौन्सेलर र भवन प्रशासकहरु ले तालिम लिएकाछन । चेरी सँग त्यस्ता घटनाहरु मा परेका स्कूल र समुदाय हरु सँग काम गरेको अनुभव छ र उनले बालबालिकाहरु सँग स्कूल गोलीकान्डको बारेमा बोल्न धेरै राम्रो निर्देशिका बनाउनु भएको छ । हामीले ति निर्देशिका र अन्य सामग्री हरु हाम्रो स्कूल डिस्ट्रिक्ट वेवसाइट <http://www.pennmanor.net> मा राखेका छौं। हामीलाई विश्वास छ कि ति सामग्रीहरु तपाईंलाई मदत गर्नेछ।

तपाईंको छोराछोरी तनाबमा छन वा कुनै प्रश्न छ भने कृपया आफ्नो शिक्षक वा स्कूल काउन्सेलरसँग कुरा गर्न प्रोत्साहन गर्नु होला। हामीसँग मदतको लागि स्कूल काउन्सेलर, सोसल वर्कर अथवा समाज सेवक, मनोचिकित्सक स्कूलमा उपलब्ध छन। त्यस माथि यो घटनाले हामीलाई अझै सतर्क बनाएको छ र कुनै शन्कास्पद कृत्याकलाप स्कूल वा समुदायमा देखेमा स्थानिय प्रहरी प्रशासनलाई तुरन्तै खबर गर्नुहोला।

दुई जना पेन म्यानर स्नातक र अहिले पेन म्यानरमा पढ्ने विद्यार्थीको अभिभावक र शिक्षकको नाताले मलाई यो घटनाले मलाई हाम्रो स्कूलको यस समुदायमा गर्नु पर्ने महत्वपूर्ण कामको बोध गराउछ। हामीले हाम्रो बच्चाहरु लाई यो नराम्रो घटनालाई बिर्सन निरन्तर प्रयास गरीनै राख्ने छौं। कृपया कुनै प्रश्न भएमा निसन्कोच मलाई संपर्क गर्नुहोला ।

भवदिय ,

माईकल जी लेकलिटर, एड डी

सुपरीन्टेन्डेन्ट अफ स्कूलस